



सूचनाको हक सम्बन्धी ऐन २०६४ का दफा ५(३), सूचनाको हक सम्बन्धी नियमावलीको नियम ३ अनुसार

प्रेषित सूचनाहरूको विवरण २०८२ पुषदेखि २०८२ चैतसम्म



नेपाल सरकार
वन तथा वातावरण मन्त्रालय
वनस्पति विभाग
थापाथली, काठमाडौं

विषय सूची

१. वनस्पति विभागको स्वरूप र प्रकृति.....	१
२. विभागको काम, कर्तव्य र अधिकार.....	१
३. निकायमा रहने कर्मचारी संख्या.....	२
४. निकायबाट प्रदान गरिने सेवा, सेवा प्रदान गर्ने शाखा र जिम्मेवार निकाय (नागरिक वडापत्र).....	४
५. निर्णय गर्ने प्रक्रिया र अधिकारी.....	५
६. निर्णय उपर उजुरी सुन्ने अधिकारी.....	५
७. प्रमुखको नाम र पद.....	५
८. सूचना अधिकारीको नाम र पद.....	५
९. ऐन, नियम, विनियम वा निर्देशिकाको सूची.....	५
१०. आम्दानी, खर्च तथा आर्थिक कारोवार सम्बन्धी अद्यावधिक विवरण.....	६
११. अधिल्ला आ.व. मा विभागबाट सञ्चालित कार्यक्रमहरूको विवरण.....	६
१२. विभागको Website.....	६
१३. विभागले प्राप्त गरेको वैदेशिक सहायता, ऋण, अनुदान, एवं प्राविधिक सहयोग, सम्झौता.....	६
१४. विभागले सञ्चालन गरेको कार्यक्रम र सो को प्रगति विवरण.....	७
१५. विभागमा परेको सूचना माग सम्बन्धि निवेदन र सो उपर दिएको विवरण.....	७
१६. सूचना प्रकाशन.....	७
१७. संगठन संरचना.....	८

१. वनस्पति विभागको स्वरूप र प्रकृति

वि.स. १९९४ सालमा वनस्पति स्रोतको जगेर्ना र प्रयोग गर्ने हेतुले वनस्पति फाँट र वनस्पति गोश्वाराको स्थापना भए पश्चात वनस्पति सम्पदाको सर्वेक्षण, पहिचान, प्रविधि विकास, संरक्षण एवं सम्बर्द्धन तथा दिगो विकास गर्ने प्रमुख उद्देश्यले वि.स.२०१६ सालमा स्थापना भएको वनस्पति विभागले विज्ञान तथा प्रविधिको क्षेत्रमा अध्ययन, अनुसन्धान र विकासका विभिन्न चरणहरू पार गर्दै हालको अवस्थासम्म आइपुगेको छ। विभाग विगतको संगठन संरचना २०५५ मा सामान्य हेरफेर भई २०५७ सालदेखि पुनः सञ्चालनमा आएको थियो। पहिले वन तथा भू-संरक्षण मन्त्रालय अन्तर्गत रही आएकोमा हाल नेपालको संविधानले प्रत्याभूत गरेको संघीय संरचना अनुरूप यस विभागको संगठन संरचना परिमार्जन भई वन तथा वातावरण मन्त्रालय अन्तर्गत रही हाल सोही संरचना अन्तर्गत विभागका सम्पूर्ण तहका कर्मचारीहरू परिचालन गरी सफलतापूर्वक कार्य सञ्चालन हुँदै आएको छ ।

नेपालमा पाइने वानस्पतिक स्रोतको विविधताको अन्वेषण, संकलन, पहिचान, नमूनाहरूको संरक्षण, अध्ययन, अनुसन्धान र तिनीहरूको स्वस्थानीय वा परस्थानीय संरक्षण र व्यवस्थापन गर्ने, तिनमा विद्यमान रासायनिक तत्वहरूको अध्ययन, अनुसन्धान, विश्लेषण, दिगो उपयोग, आयमूलक खेती प्रवर्द्धन गरी रोजगार सृजना गर्ने तथा औद्योगिकीकरणको लागि परामर्श सेवा प्रदान गरी देशको आर्थिक विकासमा टेवा पुऱ्याउन र सामाजिक अवस्था उकास्न मद्दत गर्ने यस विभागको मुख्य उद्देश्य रहेको छ ।

वनस्पति विभागबाट सृजित संस्थाहरू

- वि.स. २०२९ सालमा शाही औषधी लिमिटेड हाल नेपाल औषधी लिमिटेड
- वि.सं. २०३७ सालमा औषधि व्यवस्था विभाग
- वि.सं. २०३८ सालमा जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी
- वि.सं. २०५० सालमा वनस्पति विभागको शाही औषधी अनुसन्धानशालालाई औषधी व्यवस्था विभागको एउटा कार्यालयका रूपमा खडा गरिएकोमा उक्त अनुसन्धानशाला हाल राष्ट्रिय औषधी प्रयोगशालाको रूपमा रहेको छ ।

वनस्पति विभाग वन तथा वातावरण मन्त्रालयको मातहतमा रहेको छ । यस विभागको प्रमुखमा महानिर्देशकको नेतृत्व रहेको छ। यस विभाग अन्तर्गत दुई वटा महाशाखाहरू र सो अन्तर्गत अन्य शाखाहरू, तीन वटा केन्द्रिय कार्यालयहरू र सात वटा वनस्पति अनुसन्धान केन्द्रहरू रहेका छन् । प्रत्येक महाशाखाको प्रमुखको रूपमा सहसचिव (प्रा.) रहने व्यवस्था छ भने केन्द्रीय कार्यालयहरूमा उपसचिव (प्रा.) रहने व्यवस्था छ । यस विभागमा जम्मा ११६ जना कर्मचारीको दरबन्दी रहेको छ । यस विभाग अन्तर्गत ईलाम, धनुषा, मकवानपुर, सल्यान, बाँके, जुम्ला र कैलालीमा वनस्पति अनुसन्धान केन्द्रहरू रहेका छन् भने ११ वटा वनस्पति उद्यानहरू रहेका छन्।

२. विभागको काम, कर्तव्य र अधिकार

वैज्ञानिक अध्ययन तथा अनुसन्धानद्वारा वानस्पतिक स्रोतको पहिचान गरी प्रविधि विकासका माध्यमबाट तिनको स्वस्थानीय तथा परस्थानीय संरक्षण एवं व्यवस्थापन गर्ने र वनस्पति स्रोतको दिगो विकास गरी मुलुकको आर्थिक विकासमा टेवा पुऱ्याउन प्रयासरत यस विभागले निम्न कार्य क्षेत्रहरूमा केन्द्रित रही विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आईरहेको छ ।

- हर्वेरियम नमुनाहरू पहिचान, हर्वेरियम व्यवस्थापन र फ्लोरा प्रकाशन गर्ने।
- वनस्पति उद्यानहरूको वैज्ञानिक व्यवस्थापन गरी वंशाणुगत स्रोतको संरक्षण र विकास को लागि अध्ययन अनुसन्धानका साथै वनस्पति उद्यान सम्बन्धी विविध सेवा प्रदान गर्ने।
- मुलुकमा उपलब्ध जैविक विविधतालाई जैविक एवं संरक्षण प्रविधिहरूको माध्यमबाट दिगो विकासका उद्देश्यहरू हासिल गर्ने ।
- शैक्षिक र संरक्षण उद्यानको व्यवस्थापन गर्ने।
- विभिन्न वनस्पतिहरूमा रहेका उपयोगी रासायनिक तत्वहरूको अध्ययन अनुसन्धान तथा विश्लेषणात्मक कार्य गर्ने।
- गैरकाष्ठ वन पैदावार लगायत विभिन्न वनस्पतिहरूमा निहित रासायनिक तत्वहरू र त्यसको सुक्ष्म जीव प्रतिरोधी गुणहरूको परीक्षण, प्रमाणिकरण र गुणस्तर निर्धारण गर्ने र सो सम्बन्धी सेवा प्रदान गर्ने।
- देशमा विद्यमान जडीबुटी स्रोतको वर्तमान स्थिति पत्ता लगाउन स्थलगत सर्वेक्षण गरी गुणात्मक र परिमाणात्मक विश्लेषण गर्ने।
- विभिन्न हावापानीमा पाईने उपयोगी जडीबुटीहरूको खेती प्रविधि विकास गर्न अनुसन्धानहरू गरी खेती प्रविधि विकास भएका जडीबुटीहरूको प्रविधि हस्तान्तरण गर्दै जाने।
- वनस्पति स्रोत सम्पदाका अध्ययन अनुसन्धानका लागि स्थापित केन्द्रीय एवं विभागका प्रयोगशालाहरूको समयानुकूल व्यवस्थापन तथा विस्तार गर्दै लाने।
- वनस्पति स्रोत सम्बन्धी विभिन्न विधाहरूमा प्रचार प्रसार, तालिम तथा विशेषज्ञ एवं परामर्श सेवा प्रदान गर्ने।

३. निकायमा रहने कर्मचारी संख्या

क्र.सं.	कर्मचारीको पुरा नाम थर	पद	श्रेणी	सेवा	समूह/उपसमुह	कार्यरत शाखा
१	डा.सन्जीव कुमार राई	महानिर्देशक	रा.प.प्रथम	वन	बोटानी	
२	श्री मोहन देव जोशी	उप महानिर्देशक	रा.प.प्रथम	वन	बोटानी	अनुसन्धान तथा योजना महाशाखा
३	श्री सरोज कुमार चौधरी	उप महानिर्देशक	रा.प.प्रथम	इन्जि	केमेष्ट्री	व्यवस्थापन तथा विकास महाशाखा
४	श्री दिपक लामिछाने	वरिष्ठ वैज्ञानिक अधिकृत	रा.प.द्वि	वन	बोटानी	जैविक विविधता तथा साइटिस शाखा
५	श्री संगिता स्वारं	वरिष्ठ वैज्ञानिक अधिकृत	रा.प.द्वि	वन	बोटानी	वायोटेक्नोलोजी शाखा
६	श्री रघुराम पराजुली	वरिष्ठ योजना अधिकृत	रा.प.द्वि	वन	बोटानी	योजना तथा अनुगमन शाखा
७	श्री सन्तोष के.सी.	वरिष्ठ वैज्ञानिक अधिकृत	रा.प.द्वि	स्वास्थ्य	फार्मोसी	वायोलोजिक शाखा
८	श्री सरोजा अधिकारी	वरिष्ठ उद्यान अधिकृत	रा.प.द्वि	वन	बोटानी	शहरी उद्यान विकास शाखा
९	श्री मदन कुमार खड्का	वरिष्ठ वैज्ञानिक अधिकृत	रा.प.द्वि	वन	बोटानी	जडीबुटी प्रवर्द्धन तथा विकास शाखा
१०	श्री सम्झना प्रधान	वरिष्ठ वैज्ञानिक अधिकृत	रा.प.द्वि	इन्जि	केमेष्ट्री	
११	श्री राम सुन्दर साह	वरिष्ठ वैज्ञानिक अधिकृत	रा.प.द्वि	इन्जि	केमेष्ट्री	गुणस्तर निर्धारण शाखा
१२	श्री शुक्रराज अधिकारी	वरिष्ठ वैज्ञानिक अधिकृत	रा.प.द्वि	इन्जि	केमेष्ट्री	प्रचार प्रसार तथा डकुमेन्टेशन शाखा
१३	श्री डामसुराम चापागाई	वरिष्ठ वैज्ञानिक अधिकृत	रा.प.द्वि	इन्जि	केमेष्ट्री	इन्ड्रुमेन्ट शाखा
१४	श्री मो. सज्जाद आलम	वैज्ञानिक अधिकृत	रा.प.तृतीय	वन	बोटानी	जडीबुटी सदुपयोग तथा पाइलट शाखा
१५	श्री जनुका पाठक	योजना अधिकृत	रा.प.तृतीय	वन	बोटानी	योजना तथा अनुगमन शाखा
१६	श्री कृष्णराम भट्टराई	वैज्ञानिक अधिकृत	रा.प.तृतीय	वन	बोटानी	जैविक विविधता तथा साइटिस शाखा
१७	श्री कल्पना शर्मा ढकाल	वैज्ञानिक अधिकृत	रा.प.तृतीय	वन	बोटानी	जडीबुटी प्रवर्द्धन तथा विकास शाखा
१८	श्री प्रमेश बहादुर लाखे	वैज्ञानिक अधिकृत	रा.प.तृतीय	वन	बोटानी	वायोलोजिक शाखा
१९	श्री चेतना खनाल	उद्यान अधिकृत	रा.प.तृतीय	वन	बोटानी	शहरी उद्यान विकास शाखा
२०	श्री सिर्जना शाह	वैज्ञानिक अधिकृत	रा.प.तृतीय	वन	बोटानी	वायोटेक्नोलोजी शाखा
२१	श्री मोनिका दाहाल	वैज्ञानिक अधिकृत	रा.प.तृतीय	वन	बोटानी	प्रचार प्रसार तथा डकुमेन्टेशन शाखा
२२	श्री निशान्त श्रेष्ठ	वैज्ञानिक अधिकृत	रा.प.तृतीय	इन्जि	केमेष्ट्री	प्रचार प्रसार तथा डकुमेन्टेशन शाखा
२३	श्री प्रतिक्षा श्रेष्ठ	वैज्ञानिक अधिकृत	रा.प.तृतीय	वन	बोटानी	वायोटेक्नोलोजी शाखा
२४	श्री आशिष चौधरी	शाखा अधिकृत	रा.प.तृतीय	प्रशासन	सा.प्र.	प्रशासन शाखा
२५	श्री विष्णु प्रसाद भट्टराई	वैज्ञानिक अधिकृत	रा.प.तृतीय	वन	बोटानी	
२६	श्री सुजन ढकाल	लेखा अधिकृत	रा.प.तृतीय	प्रशासन	लेखा	आर्थिक प्रशासन शाखा
२७	श्री कृष्णप्रसाद हुमागाई	योजना अधिकृत	रा.प.तृतीय	इन्जि	केमेष्ट्री	योजना तथा अनुगमन शाखा
२८	श्री चन्द्र नारायण श्रेष्ठ	मेकानिकल इन्जिनियर	रा.प.तृतीय	इन्जि	मे.ई.ज.मे.ई	इन्ड्रुमेन्ट शाखा
२९	श्री सिता अर्याल	वैज्ञानिक अधिकृत	रा.प.तृतीय	इन्जि	केमेष्ट्री	इन्ड्रुमेन्ट शाखा
३०	श्री सुजाता अधिकारी	वैज्ञानिक अधिकृत	रा.प.तृतीय	इन्जि	केमेष्ट्री	वायोलोजिक शाखा
३१	श्री शिव कुमार पौडेल	वैज्ञानिक अधिकृत	रा.प.तृतीय	इन्जि	केमेष्ट्री	इन्ड्रुमेन्ट शाखा
३२	श्री कृष्णा चटौत	वैज्ञानिक अधिकृत	रा.प.तृतीय	इन्जि	केमेष्ट्री	गुणस्तर निर्धारण शाखा

क्र.सं.	कर्मचारीको पुरा नाम थर	पद	श्रेणी	सेवा	समूह/उपसमुह	कार्यरत शाखा
३३	श्री आश्विन श्रेष्ठ	वैज्ञानिक अधिकृत	रा.प.तृतीय	इन्जि	केमेष्ट्री	गुणस्तर निर्धारण शाखा
३४	श्री रुविना ताम्राकार	वैज्ञानिक अधिकृत	रा.प.तृतीय	इन्जि	केमेष्ट्री	इन्ड्रुमेन्ट शाखा
३५	श्री सावित्री प्याकुरेल	नायव सुब्बा	रा.प.अनं.प्र	प्रशासन	सा.प्र.	व्यवस्थापन तथा विकास महाशाखा
३६	श्री मायादेवी खुलाल निरौला	लेखापाल	रा.प.अनं.प्र	प्रशासन	लेखा	आर्थिक प्रशासन शाखा
३७	श्री सुनिता थापा	नायव सुब्बा	रा.प.अनं.प्र	प्रशासन	सा.प्र.	शहरी उद्यान विकास शाखा
३८	श्री शकुन्तला आचार्य	नायव सुब्बा	रा.प.अनं.प्र	प्रशासन	सा.प्र.	प्रशासन शाखा
३९	श्री धिरज घिमिरे	नायव सुब्बा	रा.प.अनं.प्र	प्रशासन	सा.प्र.	जिन्सी व्यवस्थापन शाखा
४०	श्री कृष्णबाबु तिवारी	असिस्टेन्ट वोटानिष्ट	रा.प.अनं.प्र	वन	वोटानी	वायोटेक्नोलोजी शाखा
४१	श्री डम्मर सिंह साउद	असिस्टेन्ट वोटानिष्ट	रा.प.अनं.प्र	वन	वोटानी	जडीबुटी प्रवर्द्धन तथा विकास शाखा
४२	श्री गंगा रिजाल	असिस्टेन्ट वोटानिष्ट	रा.प.अनं.प्र	वन	वोटानी	शहरी उद्यान विकास शाखा
४३	श्री गोपाल शर्मा	वनस्पति सहायक	रा.प.अनं.प्र	वन	वोटानी	जैविक विविधता तथा साइटिस शाखा
४४	श्री रोमी महर्जन	असिस्टेन्ट केमिष्ट	रा.प.अनं.प्र	इन्जि	केमेष्ट्री	जिन्सी व्यवस्थापन शाखा
४५	श्री गोपाल कार्की	वनस्पति सहायक	रा.प.अनं.प्र	वन	वोटानी	जडीबुटी सदुपयोग तथा पाइलट शाखा
४६	श्री हेमन्त कुमार के.सी.	असिस्टेन्ट वोटानिष्ट	रा.प.अनं.प्र	वन	वोटानी	योजना तथा अनुगमन शाखा
४७	श्री विनिता सुवेदी	असिस्टेन्ट केमिष्ट	रा.प.अनं.प्र	इन्जि	केमेष्ट्री	इन्ड्रुमेन्ट शाखा
४८	श्री सृजना महर्जन	पुस्तकालय सहायक	रा.प.अनं.प्र	शिक्षा	पुस्तकालय विज्ञान	प्रचार प्रसार तथा डकुमेन्टेशन शाखा
४९	श्री सौरभ झा	असिस्टेन्ट केमिष्ट	रा.प.अनं.प्र	इन्जि	केमेष्ट्री	गुणस्तर निर्धारण शाखा
५०	श्री ज्ञान भक्त महर्जन	टा.ख.	रा.प.अनं.द्वि	प्रशासन	सा.प्र.	प्रशासन शाखा
५१	श्री झनक कुमारी थापामगर	खरिदार	रा.प.अनं.द्वि	प्रशासन	सा.प्र.	अनुसन्धान तथा योजना महाशाखा
५२	श्री चन्द्र कुमारी मुखिया	खरिदार	रा.प.अनं.द्वि	प्रशासन	सा.प्र.	प्रशासन शाखा
५३	श्री रमेशराज इटनी	हे.फि.अ.	रा.प.अनं.द्वि	वन	वोटानी	शहरी उद्यान विकास शाखा

नागरिक वडापत्र

क्र.सं.	सेवाका विवरण	आवश्यक प्रक्रिया/पेश गर्नुपर्ने कागजातहरू	सेवा प्राप्त गर्दा लाग्ने दस्तुर	समय	सेवा प्रदान गर्ने शाखा	गुनासो सुन्ने व्यक्ति/सम्पर्क नं.	कैफियत
१	वनस्पति स्रोत सम्बन्धी सूचनामुलक सामग्रीहरूको वितरण एवं सूचना प्रवाह (ब्रोसर् पम्प्लेट, समाचारपत्र आदि)	व्यक्तिको हकमा निवेदन/संस्थाको हकमा संस्थाको पत्र	निःशुल्क	१ कार्य दिन	प्रचार प्रसार तथा डकुमेन्टेशन शाखा	उपमहानिर्देशक व्यवस्थापन तथा विकास महाशाखा	
२	वनस्पति विभागबाट प्रकाशित पुस्तकहरूको बिक्री वितरण		तोकिएको मूल्य अनुसार	१ कार्य दिन	जिन्सी व्यवस्थापन शाखा	०१-५३५११७१	
३	जडीबुटी सम्बन्धी जानकारी		निःशुल्क	१ कार्य दिन	जडीबुटी प्रवर्धन तथा विकास शाखा		
४	जैविक विविधता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानूनबाट संरक्षित बिरुवाका प्रजातिहरू, जलवायु परिवर्तन सम्बन्धी जानकारी		निःशुल्क	१ कार्य दिन	जैविक विविधता तथा साईटिस शाखा	उपमहानिर्देशक अनुसन्धान तथा योजना महाशाखा	
५	टिस्युकल्चर प्रविधिबाट उत्पादित बिरुवाहरू खेती परिक्षणको लागि वितरण	नागरिकताको प्रमाणपत्र प्रतिलिपि सहित रितपूर्वकको निवेदन/परिचय खुल्ने प्रमाणपत्र प्रतिलिपि वा संस्थाको दर्ता नं. खुल्ने कागजात	उपलब्धता अनुसार निःशुल्क	बिरुवा तयार भएपछि शाखा प्रमुखबाट	बायोटेक्नोलोजी शाखा	०१-५३५११६०	
६	विद्यार्थीहरूको प्रयोगशाला अवलोकन र अभिमुखिकरण	सम्बन्धित शैक्षिक संस्थाको पत्र		७ कार्य दिन	सम्बन्धित शाखा		
७	विक्षेपण परिक्षण सेवा					उपमहानिर्देशक व्यवस्थापन तथा विकास महाशाखा	
क	FTIR	व्यक्तिको हकमा निवेदन/संस्थाको हकमा संस्थाको पत्र	५००/-	४ कार्य दिन	इन्स्ट्रुमेन्ट शाखा	०१-५३५११७१	
ख	GC-MS		१०००/-	७ कार्य दिन			
ग	HPLC		१२००/-	७ कार्य दिन			
घ	AAS (Iron, Lead, Cadmium, Copper, Zinc)			७ कार्य दिन			
८	नेपालको वनस्पतिमा अनुसन्धान अनुमति स्वदेशी/विदेशी (नेपालमा परीक्षण गर्ने) स्वदेशी/विदेशी (विदेशमा परीक्षण गर्ने)	"वनस्पति स्रोत अध्ययन अनुसन्धान कार्यविधि २०७०(पहिलो संशोधन २०७३)" को अनुसूची १ अनुसारको निवेदन तथा कागजातहरू		विभागको हकमा ७ कार्य दिन / मन्त्रालयको हकमा सहमति प्राप्त भएको ३ कार्य दिन	जैविक विविधता तथा साईटिस शाखा	उपमहानिर्देशक अनुसन्धान तथा योजना महाशाखा	०१-५३५११६०
९.	जडीबुटीका सूक्ष्मजीव विरोधी क्षमता (एन्टीमाईक्रोबियल) परीक्षण		२६००/-	२५ कार्य दिन			नमूना न्यूनतम ३ ग्राम
१०.	जडीबुटीका सूक्ष्मजीव विरोधी क्षमता (एन्टीमाईक्रोबियल) परीक्षण Minimum Inhibitory Concentration/ Minimun Bactericidal Concentration सहित	सर्व साधारणको हकमा रितपूर्वकको निवेदन सहितको नमूना/ विद्यार्थीको हकमा	३०००/-	३० कार्य दिन			नमूना न्यूनतम ५ ग्राम
११.	व्याक्टेरियाका टि.ए.भि.सि. (Total aerobic viable count of Bacteria)	आवद्ध संस्थाको सिफारिस पत्रसहितको	८००/-		बायोलोजिकल शाखा	उपमहानिर्देशक व्यवस्थापन तथा विकास महाशाखा	०१-५३५११७१
१२.	टुसी र यिस्टका टि. भि.सि (Total aerobic viable count of Yeast & Moulds)	नमूना/ संस्थाको हकमा सिफारिस पत्र सहितको नमूना	८००/-				
१३.	Escherichia coli Test	(निवेदन दिदा अनिवार्य)	७००/-	३० कार्य दिन			
१४.	Enterobacteriaceae Test	रूपमा परीक्षण फारम भरेको हुनुपर्ने)	५००/-				
१५.	Salmonella Test		९००/-				
१६.	Shigella Test		९००/-				
१७.	Clostridium Test		७००/-				
१८.	Pseudomonas Test		७००/-				
१९.	Staphylococcus aureus Test		८००/-				

५. निर्णय गर्ने प्रक्रिया र अधिकारी

सम्बन्धित शाखाबाट टिप्पणी उठाई सम्बन्धित महाशाखाबाट सिफारीस गरी महानिर्देशकज्यूबाट स्वीकृत गराउने । प्रत्येक कामसँग सम्बन्धित सम्पूर्ण कागजात तथा विवरणहरु, सम्बन्धित शाखाका शाखा प्रमुखले तोकेको कर्मचारीको जिम्मामा रहनेछ र निजले ती अभिलेखहरु आफू कुनै कारणबाट शाखामा नरहने भए पन्जिका बनाई अनिवार्य रूपमा बुझाउनु पर्नेछ । हरेक शाखाबाट उठान भएका निर्णय फाइल तथा तत् सम्बन्धी कागजातहरुको सूची पंजिका बनाउन र व्यवस्थित गरी राख्ने जिम्मा तोकिएका फाँटवाला सहायक कर्मचारीको हुनेछ । निर्णय गर्ने तहबाट फाइल उपमहानिर्देशक हुँदै सम्बन्धित शाखामा पठाईन्छ । निर्णयका फाइल वा कागजात प्राप्त भएपछि शाखा प्रमुखले त्यसको जानकारी सरोकारवालालाई दिनुपर्नेछ । फाइल जिम्मा लिने कर्मचारी विदामा बसेमा वा अनुपस्थित रहेमा कसले जिम्मा लिने भन्ने कुरा शाखाका प्रमुखले लिखित रूपमा तोकिदिनुपर्नेछ । फाइल वा कागजातको जिम्मेवारी पाएका/लिएका कर्मचारी अन्यत्र सरुवा भै जानुपर्ने भएमा सरुवा भई आउने कर्मचारीलाई वा तोकिएको अन्य कर्मचारीलाई बरवुझारथ गर्नु पर्नेछ ।

६. निर्णय उपर उजुरी सुन्ने अधिकारी

सेवाग्राहीले उल्लेखित सेवा प्राप्त गर्न नसकेमा वा कुनै सुझाव भएमा महानिर्देशक वा उपमहानिर्देशक समक्ष लिखित वा मौखिक उजुरी गर्न सक्नेछन् । साथै विभागको उजुरी पेटिकामा लिखित उजुरी हाल्न सक्नेछन् ।

७. प्रमुखको नाम र पद

नाम - डा. सन्जीव कुमार राई

पद - महानिर्देशक

फोन नं - ०१-५३५९९६९

ईमेल : sanjeev.raai@nepal.gov.np

८. सूचना अधिकारीको नाम र पद

नाम - श्री निशान्त श्रेष्ठ

पद - वैज्ञानिक अधिकृत

फोन नं - ०१-५३६८२४६

ईमेल : nishanta.sth@gmail.com

९. ऐन, नियम, विनियम वा निर्देशिकाको सूची

- जडीबुटी खेती प्रविधि कार्यविधि, २०७५
- जडीबुटी विकासका लागि अनुदान सम्बन्धि कार्यविधि, २०७५
- सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापारलाई नियमन तथा नियन्त्रण गर्न बनेको ऐन, २०७४
- जडीबुटी एवं गैर काष्ठ वन पैदावार विकास नीति, २०६९
- वनस्पति स्रोत अनुसन्धान कार्यविधि, २०७० (पहिलो संशोधन २०७३)
- सुनाखरी संकलन तथा खेती विकास (कार्यविधि) निर्देशिका, २०६९
- जैविक सुरक्षा निर्देशिका, २०६२
- स्वदेशी शोभनीय वनस्पति अध्ययन अनुसन्धान कार्यविधि, २०७५
- स्व-स्थानीय तथा पर-स्थानीय वनस्पति संरक्षण कार्यविधि, २०७५
- राष्ट्रिय वनस्पति पुरस्कार कार्यविधि, २०७७
- जडीबुटी प्रशोधन केन्द्रको स्थापना तथा संचालन कार्यविधि निर्देशिका, २०७६
- जडीबुटीको व्यवसायिक खेती विस्तार कार्यविधि निर्देशिका, २०७७
- जडीबुटीहरुको खेती सम्भाव्यता पकेट क्षेत्र छनौट

१० आम्दानी, खर्च तथा आर्थिक कारोबार सम्बन्धी अघावधिक विवरण
बजेट खर्च

क्र. सं.	ब.उ.शि.नं. तथा कार्यक्रमहरु	विनियोजन रकम	खर्च रकम रु.	कैफियत
१	३२९०२०११३ वनस्पति विभाग	७१,५७१,०००।००	१७,४९२,६९१।००	
२	३२९०२१०१३ जडीबुटी विकास कार्यक्रम	८,२४५,०००।००	१,६७३,८८६।००	
३	३२९०२१०३३ वनस्पति अनुसन्धान संरक्षण तथा उद्यान विकास कार्यक्रम	५,११३,०००।००	१,२०१,०८०।००	
चालूतर्फको जम्मा		८४,९२९,०००।००	२०,३६७,६५७।००	
४	३२९०२१०१४ जडीबुटी विकास कार्यक्रम	५००,०००।००	२४१,०००।००	
५	३२९०२१०३४ वनस्पति अनुसन्धान संरक्षण तथा उद्यान विकास कार्यक्रम	२००,०००।००	१०३,३३४।००	
पूँजीगततर्फको जम्मा		७००,०००।००	३४४,३३४।००	
कूल जम्मा		८५,६२९,०००।००	२०,७११,९९१।००	

११ अधिल्ला आ.व. मा विभागबाट सञ्चालित कार्यक्रमहरुको विवरण

आ.व. ०८१/८२ को वार्षिक स्वीकृत कार्यक्रम तथा खर्च विवरण पूँजीगत तथा चालु

क्र. सं.	ब.उ.शि.नं.	कार्यक्रम/ आयोजना	विनियोजन रकम रु.	खर्च रकम रु.
१	३२९०२०११३	वनस्पति विभाग	७७,३४७,०००।००	६४,४७३,३४६।००
४	३२९०२०११४	वनस्पति विभाग	६,२८०,०००।००	४,६५३,६७४।००
२	३२९०२१०१३	जडीबुटी विकास कार्यक्रम	१०,३५१,०००।००	८,१६६,१७५।००
५	३२९०२१०१४	जडीबुटी विकास कार्यक्रम	१,०००,०००।००	७७०,९२०।००
३	३२९०२१०३३	वनस्पति अनुसन्धान संरक्षण तथा उद्यान विकास कार्यक्रम	७,८३८,०००।००	६,३१९,०००।००
६	३२९०२१०३४	वनस्पति अनुसन्धान संरक्षण तथा उद्यान विकास कार्यक्रम	७,२००,०००।००	३,२७१,०००।००
जम्मा			११०,०१६,०००।००	८७,६५४,११५।००

१२. विभागको Website

www.dpr.gov.np

ईमेल: info@dpr.gov.np

१३. विभागले प्राप्त गरेको वैदेशिक सहायता, ऋण, अनुदान, एवं प्राविधिक सहयोग, सम्झौता

कुनै पनि सम्झौता/अनुदान प्राप्त नभएको।

१४. विभागले सञ्चालन गरेको कार्यक्रम र सो को प्रगति विवरण

१. वनस्पति अनुसन्धान, संरक्षण तथा उद्यान विकास कार्यक्रम

- राष्ट्रिय हर्वेरियम तथा वनस्पति प्रयोगशालामा रहेका १,७३,००० हर्वेरियम नमुनाहरूको व्यवस्थापन गरिएको।
- ९७४ हर्वेरियम नमुनाहरूको Digitization कार्य सम्पन्न गरिएको।
- Cordycep* sp. र *Swertia* sp. को Compound Isolation, Characterization, and Anticancer Study of MAPs अध्ययन भईरहेको।
- ११ वनस्पति उद्यानमा ३४,७१५ वटा मौसमी शोभनीय फूल बिरुवा उत्पादन भएको।
- ११ वनस्पति उद्यानहरूमा विभिन्न किसिमका ल्याण्डस्केप/जाति विशेष उद्यानहरू - शैक्षिक वाटिका, ट्याक्सोनोमिकल फेमिली गार्डेन, ईथनोबोटानिकल वाटिका, फ्लोरल क्लक, जलिय उद्यान, फर्न उद्यान, ईण्डेमिक, अल्पाइन र एक्जोटिक गार्डेन लगायतका थिमेटिक वाटिकाहरू व्यवस्थापन गरिएको।
- उद्यान व्यवस्थापन मार्फत २ लाख ३ हजार १५ जना आगन्तुकलाई वनस्पति उद्यानमा पर्यटकीय सेवा प्रदान गरिएको।

२. जडीबुटी विकास कार्यक्रम

- १०२ वटा नमूनाहरूको विश्लेषण, प्रमाणीकरण, गुण नियन्त्रण तथा सिफारिस कार्य गरी ट्रेड सपोर्टमा सहयोग गरिएको।
- ७८ वटा वनस्पति नमूनाको GCMS, HPLC र FTIR उपकरण मार्फत परीक्षण सेवा प्रदान गरिएको।
- ७ वनस्पति अनुसन्धान केन्द्रहरूबाट ७१,७२० जडीबुटी बिरुवा उत्पादन र १९,३४० बिरुवा (मौज्दात) वितरण भएको।
- ११ वनस्पति उद्यानहरूमा हालसम्म १,४२० प्रजातिको वनस्पति संकलन भई परस्थानीय संरक्षण भएको।
- मकवानपुरद्वारा १७, बाँकेद्वारा १६, तथा कैलालीद्वारा २९ जना गरी जम्मा ६२ कृषकहरूको सहभागितामा जडीबुटी खेती तालिम सम्पन्न भएको।

३. वनस्पति विभाग

- कार्यालय संचालन तथा नियमित व्यवस्थापन भएको।

१५. विभागमा परेको सूचना माग सम्बन्धी निवेदन र सो उपर दिएको विवरण

निवेदन दिने संस्था/व्यक्ति	मागका सूचनाको विवरण	कारवाहीको विवरण
-	-	-

१६. सूचना प्रकाशन

- वनस्पति विभागबाट सञ्चालित अनुसन्धान कार्यका नतिजाहरूको प्रकाशन **Journal of Plant Resources** प्रकाशित गर्ने गरिएको र उक्त प्रकाशनलाई विभागको Website मा समेत राख्ने गरिएको छ।
- वनस्पति विभागबाट सञ्चालित कार्यक्रम तथा गतिविधिहरूका जानकारी “वनस्पति स्रोत” त्रैमासिक समाचारपत्र मार्फत् प्रदान गर्ने गरिएको र उक्त प्रकाशनलाई विभागको Website मा समेत राख्ने गरिएको छ।
- अन्य प्रचार प्रसार मूलक सामग्रीहरू leaflet, booklet, posters, वार्षिक प्रगति प्रतिवेदन लगायतका प्रकाशित सामग्री वितरण गरिएको साथै विभागको Website मा समेत राख्ने गरिएको छ।

१७.संगठन संरचना

